



देशको आर्थिक सामाजिक विकासमा ६१ वर्षदेखि समर्पित- राष्ट्रिय वाणिज्य बैंक लि.

वर्ष ३४ अंक १

साउन २०८३

Year 34 Vol. 1


July / August 2026

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व. २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

► खुद मुनाफा ४ अर्ब ५५ करोड ► निक्षेप ६ खर्ब ८६ अर्ब ► कर्जा ३ खर्ब ४० अर्ब (खुद) ► प्रति शेयर आमदानी २९.१४ रुपैयाँ

काठमाडौं, साउन २९ ।

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व. २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणहरू प्रकाशित भएको छ । बैंकले यस अवधिमा चार अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ६०.६८ प्रतिशतले बढी हो । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा दुई अर्ब ८३ करोड ६० लाख रुपैयाँ रहेको थियो । यस अवधिमा बैंकको कर्जा लगानी र



आम्दानीमा भएको उत्साहजनक वृद्धि तथा सम्भावित जोखिमका लागि छुट्टयाइएको इम्पेयरमेन्ट चार्ज घटेका कारणले बैंकको खुद मुनाफा

बढेको हो ।

आ.व. २०८२/८३ को बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ

जुन अघिल्लो आ.व.को तुलनामा १७.८५ प्रतिशतको वृद्धि हो । त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाख रुपैयाँबाट १४.१९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने खुद सञ्चालन नाफा (कर अधिको) ३ अर्ब ९४ करोड २० लाख रुपैयाँबाट ६४.२६ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ र आ.व. २०८१/८२मा वितरणयोग्य मुनाफा नरहेकोमा आ.व. २०८२/८३ मा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

बाँकी पृष्ठ ४ मा

पवन रेग्मी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पदोन्नती

काठमाडौं, साउन १ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका उप-कार्यकारी अधिकृत पवन रेग्मी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा पदोन्नती हुनुभएको छ । बैंकको सञ्चालक समितिको मिति २०८३/०३/३२ मा बसेको बैठकको निर्णयानुसार उहाँ सो पदमा पदोन्नती हुनुभएको हो । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र सोही विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर एवं एम्. फिल्. उपाधी

हासिल गर्नुभएका उहाँले वि. सं. २०६२ सालमा तह ६ सहायक प्रबन्धक पदमा नियुक्त भई बैंकको सेवामा प्रवेश गर्नुभएको थियो । बैंकको उपकार्यकारी अधिकृतको भूमिकामा रहँदा उहाँले ब्रान्च अपरेशन विभाग, ट्रेजरी विभाग, कृषि तथा सामाजिक बैंकिङ विभाग, डिजिटल बैंकिङ विभाग, ट्रेड फाइनान्स प्रमुख लगायतका व्यवस्थापकीय जिम्मेवारी विभाग, मार्केटिङ विभाग, वित्त विभाग र निर्वाह गर्नुभएको थियो । ●●●



संस्थागत तथा साना मझौला कर्जा विभागको काम कारवाही हेर्ने गरी कार्यभार सम्हाल्दै आउनुभएको थियो । सो भन्दा अघि उहाँले ट्रेजरी विभागको विभागीय प्रमुख, मुख्य शाखा कार्यालयको शाखा प्रबन्धक, मार्केटिङ विभागको विभागीय

प्रमुख कार्यकारी अधिकृतको सन्देश

सम्पूर्ण कर्मचारी मित्रहरू, ग्राहकवर्ग एवं सरोकारवालाहरूमा हार्दिक नमस्कार !

हालै मात्र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व. २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार बैंकले यस अवधिमा चार अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो मुनाफा अधिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । साथै आर्थिक सुस्तताका बीचमा पनि बैंकको कर्जा विस्तार समग्र बैंकिङ क्षेत्रको सरदर भन्दा माथी छ । बैंकले गएको आर्थिक वर्षमा कर्जा प्रकृत्यालाई डिजिटलाईज गर्ने लगायतका कार्यमा केही उल्लेखनीय प्रयासहरू गरेको छ । बैंकका यस किसिमका प्रयास र उपलब्धिका लागि हामी सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद एवं बधाई ज्ञापन गर्दछौं ।



कर्मचारी मित्रहरू, हामी राष्ट्रिय वाणिज्य बैंकमा केवल कर्मचारीको रुपमा मात्र आबद्ध छैनौं, हामी त बैंकको सेवा मार्फत घरेलु उत्पादनमा जोड दिँदै स्वदेशमै रोजगारी सृजना गर्ने, आयातलाई प्रतिस्थापन गर्ने, कृषि, पर्यटन, पूर्वाधार जस्ता क्षेत्रमा लगानी बढाई नेपालको समग्र अर्थतन्त्रमा योगदान पुर्‍याउने गहन जिम्मेवारीका साथ बैंकमा जोडिएका छौं । यसर्थ हामीलाई एउटा स्वर्णिम अवसर पनि प्राप्त छ जुन जोकोहीलाई प्राप्त नहुन सक्छ । आफूले पाएको यस्तो अवसरलाई उपयोग गरी समग्र देशको आर्थिक समृद्धिमा सहभागी हुन पाउनु हामी सबैको लागि गौरवको विषय हो ।

कर्मचारी मित्रहरू, हाम्रो मुख्य लक्ष्य (Vision) नेपालको दिगो आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै डिजिटल र भौतिक माध्यमबाट प्रत्येक नागरिकसम्म उत्कृष्ट एवं सुरक्षित बैंकिङ सेवा पुर्‍याउनु हो । यस दीर्घकालीन सोचलाई व्यवहारमा उतार्न हामीले HOPES (Honesty & Integrity, Operational Excellence, Public Accountability, Equity & Inclusion, Sustainable Resource Management) अर्थात् इमान्दारीता एवं निष्ठा, उत्कृष्ट कार्यसञ्चालन, सार्वजनिक उत्तरदायित्व, समता एवं समावेशिता र दिगो स्रोत व्यवस्थापनको संस्थागत मूल्य-मान्यतालाई आत्मसात् गरेका छौं । साथै सन् २०२५ देखि २०३० को रणनीतिक योजनामा बैंकलाई नयाँ उचाइमा पुर्‍याउन हामीले देहायका ६ वटा प्रमुख रणनीतिक प्राथमिकताहरू (Strategic Priorities) तय गरेका छौं :

१. **दिगो र दृढ व्यावसायिक वृद्धि (Sustainable and Resilient Business Growth):** केवल तत्कालीन नाफामा केन्द्रित नभई संस्थाको वित्तीय आधारशिलालाई मजबुत बनाउँदै जोखिम-रहित र दिगो रूपमा व्यवसायको विस्तार गर्ने ।
२. **ग्राहक-केन्द्रित सेवा (Customer-Centric Services):** ग्राहकको सन्तुष्टिलाई नै सर्वोपरि मान्दै उनीहरूका आवश्यकता अनुसारका सरल, सहज र उच्चस्तरीय बैंकिङ सेवाहरू प्रदान गर्ने ।
३. **सूचना, सञ्चार प्रविधि तथा डिजिटलाइजेसन (ICT Infrastructure and Digitalization):** सूचना प्रविधिको पूर्वाधार सुधार गर्दै डिजिटल बैंकिङ सेवाहरूलाई सुरक्षित, आधुनिक र सर्वसुलभ बनाउने ।
४. **सुशासन, अनुपालन तथा जोखिम व्यवस्थापन (Governance, Compliance and Risk Management):** बैंकिङ मापदण्ड, नियमन र सुशासनको पूर्ण पालना गर्दै सम्भावित वित्तीय तथा सञ्चालन जोखिमहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने ।
५. **मानव संसाधन व्यवस्थापन (Human Resource Management):** बैंकको सबैभन्दा ठूलो सम्पत्ति हाम्रा कर्मचारी हुन् । त्यसैले कर्मचारीहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा र पेशागत विकासमा निरन्तर लगानी गर्ने ।
६. **स्रोतको उच्चतम प्रयोग र नवप्रवर्तन (Resource Optimization and Innovation):** बैंकका उपलब्ध स्रोत-साधनहरूको दक्षतापूर्वक प्रयोग गर्दै बैंकिङ क्षेत्रमा नवीन विचार र प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने ।

बैंकका उपरोक्त प्राथमिकताहरूलाई ध्यान दिँदै आर्थिक वर्ष २०८३/८४ लाई रणनीतिक योजना कार्यान्वयनको आधार वर्षको रूपमा लिई हामीले आफ्ना शाखा र कार्यक्षेत्रमा उदाहरणीय भूमिकाका साथ प्रस्तुत हुँदै राष्ट्रिय वाणिज्य बैंकलाई समृद्धिको नयाँ दिशामा लैजान हामी सम्पूर्ण कर्मचारी साथीहरूलाई आह्वान गर्दछौं । साथै राष्ट्रिय वाणिज्य बैंकप्रति दर्शाउनुभएको माया, विश्वास र भरोसाप्रति कृतज्ञता व्यक्त गर्दै सम्पूर्ण ग्राहक एवं सरोकारवालाप्रति हार्दिक आभार प्रकट गर्दछौं । धन्यवाद ! ●●●

निम्बल श्रेष्ठ र भीम प्रसाद घिमिरे उप-कार्यकारी अधिकृतमा पदोन्नति

काठमाडौं, साउन १ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा रिक्त रहेका दुई उपकार्यकारी अधिकृत पदमा मुख्य प्रबन्धक द्वय: निम्बल श्रेष्ठ र भीम प्रसाद घिमिरे नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको मिति २०८३/०३/३० मा बसेको बैठकको निर्णयानुसार उहाँहरू सो



पदमा पदोन्नति हुनुभएको हो । दि इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डिया (ICAI) बाट चार्टर्ड एकाउन्टेन्ट र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधी हासिल गर्नुभएका निम्बल श्रेष्ठले २०६६ सालमा तह ८ प्रबन्धक (लेखा) पदमा नियुक्त भई बैंकको सेवामा प्रवेश गर्नुभएको थियो । उहाँले यसअघि आन्तरिक लेखा परिक्षण विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । त्यसैगरी त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर उपाधी हासिल गर्नुभएका भीम प्रसाद घिमिरेले २०५७ सालमा तह ५ वरिष्ठ सहायक पदमा नियुक्त भई बैंकको सेवामा प्रवेश गर्नुभएको थियो । उहाँले यसअघि मानव संसाधन विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । ●●●



राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
केन्द्रीय कार्यालय
मिति: २०८३/०४/११

यस बैंकको खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति हुने तह ५ वरिष्ठ सहायक, वरिष्ठ सहायक (नगद) र वरिष्ठ सहायक (कानून) पदमा तथा तह ४ सहायक र सहायक (नगद) पदमा उम्मेदवार हुनका लागि लोक सेवा आयोगबाट सञ्चालन हुने पूर्वयोग्यता परीक्षा सम्वन्धी सूचना ।

लोक सेवा आयोगको मिति २०८३/०४/०६ को सूचना नं. ३८/०८३-८४ बाट "सङ्गठित संस्थाको अप्राविधिक तर्फका सहायक स्तर प्रथम श्रेणी वा सो सरह र सहायक स्तर द्वितीय श्रेणी वा सो सरहका पदको पूर्वयोग्यता परीक्षाको विज्ञापन" प्रकाशित भएको । उक्त विज्ञापनसँग सम्बन्धित यस बैंकको तह ५ वरिष्ठ सहायक, वरिष्ठ सहायक (नगद) र वरिष्ठ सहायक (कानून) तथा तह ४ सहायक र सहायक (नगद) पदका लागि बैंकबाट आ.व. २०८३/०८४ मा प्रकाशन हुने विज्ञापनमा सहभागी हुन चाहाने उम्मेदवारहरूले उक्त पूर्वयोग्यता परीक्षा पास गरेको हुनुपर्ने भएको ।

लोक सेवा आयोगको वार्षिक कार्यतालिका बमोजिम यस बैंकबाट आ.व. २०८३/०८४ मा प्रकाशन हुने तह ५ वरिष्ठ सहायक, वरिष्ठ सहायक (नगद) र वरिष्ठ सहायक (कानून) तथा तह ४ सहायक र सहायक (नगद) पदको विज्ञापनमा दरखास्त फाटाम भर्ने यस बैंकको कर्मचारी सेवा विनियमावली, २०७० मा भएको व्यवस्था अनुसारको शैक्षिक योग्यता र अन्य प्रावधानका अलावा लोक सेवा आयोगको उल्लिखित सूचना बमोजिम आयोगबाट सञ्चालन हुने पूर्वयोग्यता परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र समेत आवश्यक पर्ने भएकोले यस बैंकको तह ५ वरिष्ठ सहायक, वरिष्ठ सहायक (नगद) र वरिष्ठ सहायक (कानून) तथा तह ४ सहायक र सहायक (नगद) पदमा रही सेवा गर्ने इच्छुक उम्मेदवारहरूलाई लोक सेवा आयोगबाट प्रकाशित पूर्वयोग्यता परीक्षाका लागि मिति २०८३/०४/०६ गते, सूचना नं. ३८/०८३-८४ माफत प्रकाशित विज्ञापन नं. १०१/०८३-८४ र १०२/०८३-८४ बमोजिम दरखास्त पेश गर्नुहुन अनुरोध गर्दै यस बैंकको पदपूर्ति समितिको निर्णयानुसार सरोकारवालाहरू सबैको जानकारीका लागि आयोगबाट प्रकाशित सूचना नं. ३८/०८३-८४ मिति २०८३/०४/०६ को सूचना संलग्न गरी बैंकको सूचना पट्टी, Intranet र मा यो सूचना प्रकाशन गरिएको छ ।

पुनरुक्त: लोक सेवा आयोगको मिति २०८३/०४/०६ मा प्रकाशित विज्ञापन र एकीकृत पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम लोक सेवा आयोगको वेबसाइट www.psc.gov.np र यस बैंकको वेबसाइट www.rbb.com.np मा समेत उपलब्ध छ ।

सदस्य सचिव
पदपूर्ति समिति
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

कोशी, मधेश र बागमती प्रदेशमा शाखा प्रबन्धक स्तरीय गोष्ठी सम्पन्न

काठमाडौं, साउन ३१ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका कोशी, मधेश र बागमती प्रादेशिक कार्यालय अन्तर्गतका सबै र गण्डकी प्रादेशिक कार्यालय अन्तर्गतका केही शाखा कार्यालयहरूका शाखा प्रबन्धक स्तरीय गोष्ठी मुलुकका विभिन्न स्थानहरूमा हालै सम्पन्न भएका छन् । सम्पन्न गोष्ठीहरूलाई "आ. व. २०८२/०८३ को लक्ष्य प्रगति समीक्षा गोष्ठी र आ. व. २०८३/०८४ को रणनीतिक बजेट कार्यान्वयन गोष्ठी" नाम दिईएको थियो ।

वित्तिमोड गोष्ठी

कोशी प्रादेशिक कार्यालय अन्तर्गतका २४ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूको गोष्ठी साउन १६ र १७ गते झापाको बिर्तामोडमा सम्पन्न भयो । गोष्ठीको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष डा. सुमन दाहालले गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा उहाँले



संस्थागत सुशासनमा जोड दिँदै बैंकको सेवा प्रवाहलाई चुस्त एवं गुणस्तरीय बनाउन बैंकका सबै तह र तप्काको महत्त्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नु भयो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले बैंकको आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा जानकारी दिनुभएको थियो भने प्रादेशिक प्रबन्धक हेमराज खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो । बैंकका उप-कार्यकारी अधिकृतद्वयः निम्बल श्रेष्ठ र भीम प्रसाद घिमिरे, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख ध्रुव प्रसाद अर्याल, कृषि तथा सामाजिक बैकिङ विभागका विभागीय प्रमुख विश्व प्रकाश ज्ञावली, कर्जा प्रशासन विभागका विभागीय प्रमुख ऋषभ भट्टराई र सूचना प्रविधि विभागका विभागीय प्रमुख गगन सिंह घिमिरेको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित शाखा प्रबन्धकहरूले आ-आफ्नो शाखाको तर्फबाट प्रस्तुतीकरण राख्नुभएको थियो । ●●●

ईटहरी गोष्ठी

कोशी प्रादेशिक कार्यालय अन्तर्गतकै ३४ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूको गोष्ठी साउन १९ र २० गते सुनसरीको ईटहरीमा सम्पन्न भयो । उक्त कार्यक्रमलाई बैंक सञ्चालक समितिका अध्यक्ष डा. सुमन दाहाल र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले सम्बोधन गर्नुभएको



थियो । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले बैंकको आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा जानकारी दिनुभएको थियो भने प्रादेशिक प्रबन्धक हेमराज खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो । बैंकका उप-कार्यकारी अधिकृतद्वयः निम्बल श्रेष्ठ र भीम प्रसाद घिमिरे, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख ध्रुव प्रसाद अर्याल, कृषि तथा सामाजिक बैकिङ विभागका विभागीय प्रमुख विश्व प्रकाश ज्ञावली, कर्जा प्रशासन विभागका विभागीय प्रमुख ऋषभ भट्टराई र सूचना प्रविधि विभागका विभागीय प्रमुख गगन सिंह घिमिरेको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित शाखा प्रबन्धकहरूले आ-आफ्नो शाखाको तर्फबाट प्रस्तुतीकरण राख्नुभएको थियो । ●●●

बर्दिबास गोष्ठी

मधेश प्रादेशिक कार्यालय अन्तर्गतका ३० वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूको गोष्ठी साउन २२ र २३ गते महोत्तरीको बर्दिबासमा सम्पन्न भयो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको सम्बोधनका साथ समापन भएको उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले बैंकको आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा जानकारी दिनुभएको थियो भने प्रादेशिक प्रबन्धक दिनेश गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो । बैंकका उप-कार्यकारी अधिकृतद्वयः राम कुमार थापा र भीम प्रसाद घिमिरे, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख ध्रुव



प्रसाद अर्याल, कर्जा अनुगमन तथा असुली विभागका विभागीय प्रमुख आनन्द सुवेदी, संस्थागत तथा साना मझौला कर्जा विभागका विभागीय प्रमुख सन्दिप जंग कार्की, भुक्तानी तथा फर्स्वौट विभागका विभागीय प्रमुख राजेन्द्र आचार्य र डिजिटल बैकिङ विभागका विभागीय प्रमुख सचिन श्रेष्ठको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित शाखा प्रबन्धकहरूले आ-आफ्नो शाखाको तर्फबाट प्रस्तुतीकरण राख्नुभएको थियो । ●●●

चितवन गोष्ठी

मधेश, बागमती र गण्डकी प्रादेशिक कार्यालय अन्तर्गतका ३० वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूको गोष्ठी साउन २५ र २६ गते चितवनको भरतपुरमा सम्पन्न भयो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको सम्बोधनका साथ सुरु भएको उक्त गोष्ठीमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले बैंकको



आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा जानकारी दिनुभएको थियो भने प्रादेशिक प्रबन्धक शिव प्रसाद चालिसेले स्वागत मन्तव्य राख्नुभएको थियो । बैंकका उप-कार्यकारी अधिकृतद्वयः राम कुमार थापा र भीम प्रसाद घिमिरे, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख ध्रुव प्रसाद अर्याल, कर्जा अनुगमन तथा असुली विभागका विभागीय प्रमुख आनन्द सुवेदी, संस्थागत तथा साना मझौला कर्जा विभागका विभागीय प्रमुख सन्दिप जंग कार्की, भुक्तानी तथा फर्स्वौट विभागका विभागीय प्रमुख राजेन्द्र आचार्य, डिजिटल बैकिङ विभागका विभागीय प्रमुख सचिन श्रेष्ठ, गण्डकी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक पुष्पचन्द्र थापा र मधेश प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिनेश गौतमको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित शाखा प्रबन्धकहरूले आ-आफ्नो शाखाको तर्फबाट प्रस्तुतीकरण राख्नुभएको थियो । ●●●

काठमाडौं गोष्ठी

बागमती र कोशी प्रादेशिक कार्यालय अन्तर्गतका ६४ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूको गोष्ठी साउन २८ देखि ३० गतेसम्म काठमाडौंको ठमेलमा सम्पन्न भयो। बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको सम्बोधनका साथ समापन भएको उक्त गोष्ठीमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले बैंकको आर्थिक वर्ष २०८३/८४ को

घिमिरे, मानव संसाधन विभागका विभागीय प्रमुख सरोज बस्नेत, उपभोक्ता बैंकिङ विभाग विभागीय प्रमुख भोलानाथ पौडेल, कृषि तथा सामाजिक कर्जा विभागका विभागीय प्रमुख विश्व प्रकाश ज्ञावली, कर्जा प्रशासन विभागका विभागीय प्रमुख ऋषभ भट्टराई, पूर्वाधार बैंकिङ विभागका विभागीय प्रमुख ब्रजमोहन अधिकारी, जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख दामोदर ज्ञावली र कोशी



बजेटका सम्बन्धमा जानकारी दिनुभएको थियो। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन रेग्मी र उप-कार्यकारी अधिकृत राम कुमार थापाले बैंकका नीतिगत प्रयासका बारेमा उपस्थित शाखा प्रबन्धकहरूलाई अवगत गराउनु भएको थियो। उक्त कार्यक्रममा प्रादेशिक प्रबन्धक शिव प्रसाद चालिसेले स्वागत मन्तव्य राख्नुभएको थियो। बैंकका उप-कार्यकारी अधिकृतहरू दुर्गा कुमारी कंडेल (छत्कुली), निम्बल श्रेष्ठ र भीम प्रसाद घिमिरे, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख ध्रुव प्रसाद अर्याल, कर्जा अनुगमन तथा असुली विभागका विभागीय प्रमुख आनन्द सुवेदी, संस्थागत तथा साना मझौला कर्जा विभागका विभागीय प्रमुख सन्दिप जंग कार्की, भुक्तानी तथा फस्यौट विभागका विभागीय प्रमुख राजेन्द्र आचार्य, डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख सचिन श्रेष्ठ, सूचना प्रविधि विभागका विभागीय प्रमुख गगन सिंह

प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक हेमराज खरेलको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित शाखा प्रबन्धकहरूले आ-आफ्नो शाखाको तर्फबाट प्रस्तुतीकरण राख्नुभएको थियो।

ब्रान्च अपरेशन विभागको आयोजना तथा व्यवस्थापनमा सञ्चालित उपरोक्त गोष्ठीहरूको सहजीकरण उप-कार्यकारी अधिकृत भीम प्रसाद घिमिरेले गर्नुभएको थियो। गोष्ठीमा उपस्थित शाखा प्रबन्धकहरूले आफूहरूले शाखा सञ्चालनका क्रममा भोग्नुपरेका समस्या तथा चुनौतीहरू बारे बैंकको उच्च व्यवस्थापनलाई अवगत गराउनु भएको थियो। उच्च व्यवस्थापनको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले सबै शाखा कार्यालयहरूलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न प्राप्त अवसरको सदुपयोग गर्दै गुणस्तरीय सेवा प्रवाहका साथ व्यवसाय विस्तारमा लाग्न निर्देशन दिनु भयो। ●●●

बैंकको सूचना अधिकारीमा उप-कार्यकारी अधिकृत भीम प्रसाद घिमिरे

काठमाडौं, साउन २६।


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सूचना अधिकारीमा उप-कार्यकारी अधिकृत भीम प्रसाद घिमिरे चयन हुनुभएको छ। बैंकको मिति २०८३/०४/१५ को निर्णयानुसार सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ६(१) मा भएको व्यवस्था बमोजिम उहाँलाई सो जिम्मेवारी तोकिएको हो। उहाँले अब उपरान्त यस राष्ट्रिय वाणिज्य बैंक समाचारको सल्लाहकारका रूपमा समेत कार्य गर्नु हुनेछ। ●●●



पृष्ठ १ बाट बाँकी ...

साथै २०८३ असार मसान्तमा बैंकको कुल समग्र आमदानी (Total Comprehensive Income) ३ अर्ब ९० करोड ८९ लाख रूपैयाँ रहेको छ भने कुल निक्षेप ६ खर्ब ८६ अर्ब १३ करोड रूपैयाँ र खुद कर्जा तथा सापट ३ खर्ब ४० अर्ब ३३ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा ३७.११ प्रतिशत र कर्जा तथा सापटमा १२.५० प्रतिशतले वृद्धि भएको छ।

राष्ट्रिय वाणिज्य बैंकको २०८३ असार मसान्तसम्ममा पुँजी कोष अनुपात (Capital Adequacy Ratio) ११.४० प्रतिशत कर्जा तथा निक्षेप अनुपात (CD Ratio) ५०.८७ प्रतिशत,



आधार दर (त्रैमास औसत ४.२२ प्रतिशत भएपनि) असारको ४.२० प्रतिशत रहेको छ। निष्क्रिय कर्जा अनुपात (NPA) ३.९५ प्रतिशत, व्याजदर अन्तर (Spread Rate) ३.३७ प्रतिशत, कोषको लागत दर (Cost of Fund) २.९६ प्रतिशत तथा प्रतिशेयर आमदानी (Earning Per Share) रु. २९.१४ रहेको छ। आ.व.२०८२/८३ को चौथो त्रैमाससम्मको समीक्षा अवधिमा बैंकले उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको छ।

हाल बैंकले देशका सातै प्रदेशका ७७ वटै जिल्लाबाट वित्तीय सेवा प्रवाह गरिरहेको छ। ग्रामीणदेखि सहरी क्षेत्रसम्म फैलिएको बैंकका ३ सय १६ वटा शाखा कार्यालय, ३३५ एटीएम र १ लाख ४८ हजार क्यूआर मर्चेन्ट सञ्चालनमा छन्। २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्तासहित कुल ४८ लाख ७० हजार ग्राहकलाई बैंकले सेवा दिइरहेको छ। समयसापेक्ष ग्राहकको मागबमोजिम परिष्कृत सेवा दिइरहेको यस बैंक सबैभन्दा बढी सरकारी कारोबार गर्ने र सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने बैंकका रूपमा राष्ट्रिय स्तरमा पुरस्कृत समेत भइसकेको छ।

बैंकको उपरोक्त सफलताको लागि उल्लेखनीय योगदान पुऱ्याउनु हुने सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी, नेपाल सरकार, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरू प्रति बैंक हार्दिक धन्यवाद प्रकट गर्दछ साथै भविष्यमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्दछ। उक्त वित्तीय विवरणहरू बैंकको website:www.rbb.com.np मा समेत राखिएको छ। ●●●

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, साउन ७ ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले कार्यक्रमको उद्घाटन गर्दै समग्र बैंकको सेवा प्रवाहलाई समय सापेक्ष बनाउन सबै एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिस्पर्धी बजारमा वाणिज्य बैंकलाई अग्रणी बैंकका रूपमा स्थापित गर्न बैंकले कर्मचारी र सेवाग्राहीलाई प्रदान गर्ने सेवा सुविधा समय सापेक्ष हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीले संस्थागत सुदृढीकरण तथा सेवाको गुणस्तर अभिवृद्धिका लागि सबै कर्मचारी एक हुनुपर्ने जोड दिनुभयो ।

संघका अध्यक्ष रविन्द्र प्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्मचारीका जायज मागलाई सम्बोधन गर्दै वाणिज्य बैंकको सेवा प्रवाहलाई अझ सरल, सहज र प्रभावकारी बनाउन सबै कर्मचारी एकजुट भएर काम गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (BIFU) नेपालका राष्ट्रिय समिति अध्यक्ष धर्मराज मैनाली, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी



संघ नेपालका सल्लाहकार समिति सभापति तथा पूर्वअध्यक्ष लक्ष्मी प्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष सुदिन केसी तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय वाणिज्य बैंकका कार्यवाहक अध्यक्ष चूडामणि गुप्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरूले कर्मचारीको पेशागत हकहितको संरक्षण, संस्थाको सुदृढीकरण तथा बैंकिङ सेवालाई थप प्रभावकारी र सहज बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरेका थिए । वार्षिकोत्सवको अवसरमा संघले देशभरका प्रदेश समितिमार्फत विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गरेको थियो । गत साउन १ गते आयोजित रक्तदान कार्यक्रममा ७० जना कर्मचारीले रक्तदान गरेका थिए भने स्वास्थ्य शिविर तथा आँखा जाँच कार्यक्रममा ३०० भन्दा बढी कर्मचारीले सेवा लिएका थिए ।

यसै अवसरमा लुम्बिनी प्रदेश समितिलाई कार्यसम्पादन मूल्यांकनका आधारमा उत्कृष्ट घोषित गर्दै रनिङ शिल्ड प्रदान गरिएको थियो । साथै, “संस्थाको सुदृढीकरण र पेशागत हकहितका लागि ट्रेड युनियनको भूमिका” विषयक निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा रमेश खड्का प्रथम, जानुका कुमारी न्यौपाने द्वितीय तथा लक्ष्मण पौडेल तृतीय हुनुभएको थियो । विजयी प्रतियोगीलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन संघका महासचिव ऋषिराम ज्ञवालीले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष कविराज बरालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संघका पूर्वअध्यक्ष, विभिन्न ट्रेड युनियनका प्रतिनिधि, बैंकका उच्च व्यवस्थापन, विभागीय प्रमुख, शाखा प्रबन्धक, संघका पदाधिकारी तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । संघले ३७औं वार्षिकोत्सव सफल बनाउन सहयोग गर्ने केन्द्रीय समिति, प्रदेश समिति, लेखा समिति, विभिन्न उपसमिति, पदाधिकारी, सदस्य तथा सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि कर्मचारी हित, संस्थागत विकास र गुणस्तरीय बैंकिङ सेवा प्रवाहका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ । ●●●

वित्तीय सचेतनामूलक सामग्री

कर्जा लिँदा ध्यान दिनुपर्ने कुराहरू

कर्जा हाम्रो आवश्यकता पूरा गर्न उपयोगी वित्तीय साधन हो । हामीलाई हाम्रो दैनिक जीवनयापनका क्रममा विभिन्न प्रयोजनका खर्च गर्न आफ्नो बचतले मात्र पर्याप्त नहुन सक्छ । त्यस्तो अवस्थामा घरायसी आवश्यकता पूरा गर्न, शिक्षा तथा स्वास्थ्यमा खर्च गर्न तथा व्यवसाय सुरु या विस्तार गर्न कर्जाले सहयोग पुऱ्याउन सक्छ । सामान्यतया निश्चित अवधिपछि साँवा तथा ब्याजसहित फिर्ता गर्ने शर्तमा बैंक तथा वित्तीय संस्थाबाट लिइने रकमलाई कर्जा भनिन्छ । तर कर्जा लिएपछि नियमित रूपमा साँवा तथा ब्याज भुक्तानी गर्नुपर्ने आर्थिक दायित्व सिर्जना हुन्छ । त्यसैले कर्जा सुविधा लिनुअघि आफ्नो आवश्यकता, आम्दानी, भुक्तानी क्षमता र कर्जाको लागतबारे राम्रोसँग बुझ्नु आवश्यक हुन्छ ।

कर्जा लिनुअघि के-के कुरामा ध्यान दिने?

- आवश्यकता अनुसार मात्र कर्जा लिने :** कति रकम आवश्यक छ भन्ने स्पष्ट हिसाब गरेर त्यति मात्र कर्जा लिनुपर्छ । बैंक तथा वित्तीय संस्थाले कर्जा उपलब्ध गराउन सक्छन् भन्दैमा आफ्नो आवश्यकताभन्दा बढी कर्जा लिनु उचित हुँदैन । बढी कर्जाले भविष्यमा अनावश्यक आर्थिक भार बढाउन सक्छ ।
याद राखौं : कर्जा पाइएजति लिने होइन, तिर्न सकिने जति मात्र लिने हो ।
- कर्जाको ब्याजदर र लागत बुझ्ने :** कर्जा लिनुअघि कर्जामा लाग्ने ब्याजदर कति हो, ब्याजदर कसरी निर्धारण हुन्छ, ब्याजदर स्थिर हो वा परिवर्तनशील हो तथा ब्याज कति अवधिमा भुक्तानी गर्नुपर्छ भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ । नेपालमा कर्जाको ब्याजदर बैंक तथा वित्तीय संस्थाको आधारदर, प्रिमियम लगायत सम्बन्धित व्यवस्था अनुसार निर्धारण गरिन्छ । कर्जा प्रस्तावमा आधारदरमा थप हुने प्रिमियम स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको हुन्छ । त्यसैले कर्जा सम्झौता गर्नुअघि ब्याजदर, किस्ता, शुल्क, कर्जा अवधि र अन्य लाग्ने खर्च सम्बन्धी विवरण राम्ररी पढ्ने र नबुझेको कुरा बैंक तथा वित्तीय संस्थाका सम्बन्धित कर्मचारीसँग सोध्ने गर्नुपर्छ ।
- आफ्नो भुक्तानी क्षमता मूल्याङ्कन गर्ने :** कर्जा लिनुअघि आफ्नो मासिक आम्दानी, नियमित खर्च, अन्य आर्थिक दायित्व र सम्भावित आकस्मिक खर्चको मूल्याङ्कन गर्नुपर्छ । त्यसपछि कर्जाको साँवा तथा ब्याज नियमित रूपमा तिर्न सकिने अवस्था छ कि छैन भन्ने निश्चित गरेर मात्र कर्जाको प्रकृया अगाडी बढाउनुपर्छ । आम्दानी अनुसारको कर्जा लिने र आम्दानीअनुसारकै भुक्तानी योजना बनाउनु उत्तम हुन्छ ।
- कर्जा भुक्तानीको स्पष्ट योजना बनाउने :** कर्जा लिएपछि कहिले, कति र कसरी किस्ता तिर्ने भन्ने योजना पहिले नै बनाउनु पर्छ । किस्ता तथा ब्याज भुक्तानीको मिति सम्झन सजिलो हुने गरी तालिका बनाएर राख्न सकिन्छ । समयमै कर्जा भुक्तानी गर्दा अतिरिक्त आर्थिक भार कम गर्न तथा आफ्नो कर्जा सम्बन्धी रेकर्ड (Credit History) राम्रो राख्न मद्दत पुग्छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा लिइएको कर्जाको अवस्थामा सम्बन्धी विवरण कर्जा सूचना केन्द्र (CIC) मार्फत आदानप्रदान हुने व्यवस्था रहेकाले असल कर्जा ग्राहकको छवी कायम राख्ने प्रयत्न गर्नुपर्छ ।
- व्यवसायका लागि कर्जा लिँदा व्यवसायलाई व्यवस्थित बनाउने :** व्यवसाय सञ्चालन वा विस्तारका लागि कर्जा लिने भए व्यवसायको प्रकृति र आवश्यकताअनुसार सम्बन्धित कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्छ । फर्म वा कम्पनी दर्ता, करसम्बन्धी दायित्व पूरा गर्ने, नियमित लेखा राख्ने तथा आवश्यकतानुसार लेखापरीक्षण गराउने जस्ता कार्य व्यवस्थित रूपमा गर्नुपर्छ । व्यवसायबाट हुने सम्भावित आम्दानी र खर्चको अनुमान गरी कर्जाको साँवा तथा ब्याज तिर्न सकिने आधारसमेत तयार गर्नुपर्छ ।
- धेरै ठाउँबाट एकैपटक कर्जा नलिने :** एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा कुल कर्जा दायित्व, ब्याज र किस्ताको भार बढ्न सक्छ । साथै, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जाको विवरण कर्जा सूचना प्रणालीमा देखिने भएकाले आफ्नो समग्र कर्जा दायित्वबारे स्पष्ट हुनुपर्छ । त्यसैले सम्भव भएसम्म आफ्नो आवश्यकता र भुक्तानी क्षमताअनुसार एकीकृत रूपमा कर्जा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ ।

कर्जाको सही सूत्र जानिराखौं :

- कर्जा = पाइए जति लिने होइन ।
कर्जा = तिर्न सकिने जति मात्र लिने हो ।
- कर्जा = धेरै व्यक्ति, बैंक वा वित्तीय संस्थाबाट जथाभावी लिने होइन ।
कर्जा = आफ्नो आवश्यकता र भुक्तानी क्षमता अनुसार कर्जा व्यवस्थापन गर्ने हो ।
- कर्जा = आजको आवश्यकता पूरा गर्न मात्र होइन, भोलिको दायित्व पनि हो ।

अन्त्यमा, कर्जा आफैमा राम्रो वा नराम्रो होइन; यसको सही उपयोग महत्त्वपूर्ण हुन्छ । आवश्यकता अनुसार, आफ्नो भुक्तानी क्षमता विचार गरी र कर्जाको लागत तथा सर्त राम्रोसँग बुझेर लिइएको कर्जाले व्यक्तिगत तथा व्यावसायिक आर्थिक गतिविधिलाई अघि बढाउन सहयोग पुऱ्याउन सक्छ । तर क्षमताभन्दा बढी कर्जा लिँदा भविष्यमा आर्थिक दबाब बढ्न सक्छ । त्यसैले **“पहिले आवश्यकता र भुक्तानी क्षमता बुझौं, त्यसपछि मात्र कर्जा लिऔं र समयमै साँवा तथा ब्याज तिर्औं”** । ●●●

शाखा प्रबन्धकहरूलाई समग्र नियमन तथा कम्प्लायन्स, कर्जा व्यवस्थापन र उत्प्रेरणा सम्बन्धी तालिम प्रदान



काठमाडौं, साउन ३१ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा प्रबन्धकहरूलाई समग्र नियमन तथा कम्प्लायन्स, कर्जा व्यवस्थापन र उत्प्रेरणा सम्बन्धी तालिम प्रदान गरिएको छ । कोशी प्रादेशिक कार्यालय अन्तर्गतका २३ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूलाई साउन १८ गते बिर्तामोडमा र सोही प्रादेशिक कार्यालय अन्तर्गतका ३३ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूलाई साउन २० गते इटहरीमा सो तालिम प्रदान गरिएको थियो । त्यसैगरी साउन २३ गते मधेश प्रादेशिक कार्यालय अन्तर्गतका ३० वटा शाखा कार्यालयका शाखा

प्रबन्धकहरूलाई बर्दibasमा उक्त तालिम प्रदान गरिएको थियो । साथै बागमती, मधेश र गण्डकी प्रादेशिक कार्यालय अन्तर्गतका ३० वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूलाई चितवनमा साउन २६ गते सो तालिम प्रदान गरिएकोमा बागमती तथा कोशी प्रादेशिक कार्यालय अन्तर्गतका ६४ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूलाई साउन ३० गते काठमाडौंमा तालिम प्रदान गरिएको थियो । बैंकको सिकाई तथा विकास विभागद्वारा आयोजना गरिएको उक्त तालिममा आन्तरिक तथा बाह्य श्रोत व्यक्तिहरूद्वारा प्रशिक्षण दिईएको थियो । ●●●

हार्दिक समवेदना

यस बैंकका शाखा कार्यालय बिजुवारमा कार्यरत उपप्रबन्धक लक्ष्मी ज्ञवाली आचार्य (११४३७) का ससुरा तारा प्रसाद आचार्य, लुम्बिनी प्रादेशिक कार्यालयमा कार्यरत सहायक प्रबन्धक गुणानिधि भुसाल (१०६१५) का बुवा प्रेम नारायण भुसाल, शाखा कार्यालय बीरगंजमा कार्यरत वरिष्ठ सहायक श्यामसुन्दर ठाकुर (१०८८६) की आमा तपिला देवी सोनानी, शाखा कार्यालय सुर्खवा बन्दरगाह भैरहवामा कार्यरत वरिष्ठ सहायक सुनिल ठाकुर (१२८६४) का बुवा शम्भु सरण ठाकुर र शाखा कार्यालय ग्वाकोमा कार्यरत सहायक राकेश कुमार साह (१२१५५) का छोरा मिवान साहको केही समय पहिले निधन भएकोमा दिवंगत आत्माहरूको चिर शान्तीको कामना सहित परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।



राष्ट्रिय वाणिज्य बैंक लि.
परिवार

सार्वजनिक खरिद सम्बन्धी तालिम सम्पन्न



काठमाडौं, साउन २४ ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा कर्मचारीहरूलाई सार्वजनिक खरिद सम्बन्धी तालिम प्रदान गरिएको छ । काठमाडौंको बुढानिलकण्ठमा साउन २२ र २३ गते सञ्चालित उक्त तालिममा बैंकको सामान्य सेवा विभाग, ब्रान्च अपरेशन विभाग, सूचना प्रविधि विभाग, डिजिटल बैंकिङ विभाग, वित्त विभाग र कानून विभागका गरी कुल १७ जना कर्मचारीहरूको सहभागीता रहेको थियो । बैंकको सिकाई तथा विकास विभागद्वारा आयोजना गरिएको उक्त तालिममा कर्मचारीहरूलाई विज्ञ मार्फत् सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद विनियमावली सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो । ●●●



...तापडौंको आफ्नै बैंक

राष्ट्रिय परिचय पत्र (NID) अद्यावधिक गर्ने बारे अत्यन्त जरूरी सूचना !!!

आदरणीय ग्राहक महानुभावहरू,

नेपाल राष्ट्र बैंकबाट मिति २०८३/०३/३१ मा जारी परिपत्र अनुसार ग्राहकको राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण अद्यावधिक गर्न अनिवार्य भएको हुँदा हालसम्म आफ्नो राष्ट्रिय परिचय पत्रको विवरण अद्यावधिक नगराउनु भएका सम्पूर्ण ग्राहक महानुभावहरूलाई २०८३ असोज मसान्तभित्र आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा सम्पर्क गरी राष्ट्रिय परिचय पत्र तथा अन्य परिवर्तन भएका ग्राहक पहिचान सम्बन्धी विवरणहरू उपलब्ध गराई ग्राहक पहिचान (KYC) विवरण अद्यावधिक गर्न हार्दिक अनुरोध गरिन्छ।

आफ्नो भनेको आफ्नै हृदय

www.rbb.com.np

प्रकाशक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

प्रमुख कार्यकारी अधिकृतको कार्यालय

सिंहदरबार प्लाजा, काठमाडौं, नेपाल

फोन नं. : ०१-५७२९२२०, Ext : २४२३

इमेल : rbbnl@rbb.com.np, वेबसाइट : www.rbb.com.np

प्रमुख सल्लाहकार

देवेन्द्र रमण खनाल

प्रमुख कार्यकारी अधिकृत

सल्लाहकार

भीम प्रसाद घिमिरे

उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी

सम्पादक

रुद्रप्रसाद अधिकारी

ले-आउट

सचन विश्वकर्मा